



# लोक सेवा आयोग खोटाङ कार्यालय



दिक्तेल

## नायव सुब्बा पदको परीक्षा केन्द्र कायम गरिएको सूचना

सूचना नं. ५/०७७-७८, मिति २०७७/१/९

लोक सेवा आयोग धनकुटा कार्यालय, धनकुटाको वि.नं. १०००२-१०००८/०७६-७७ (खुला तथा समावेशी) संयुक्त तथा एकीकृत परीक्षा प्रणाली अन्तर्गत रा.प.अनं. प्रथम श्रेणी (अप्राविधिक) नायव सुब्बा वा सो सरह पदको दिक्तेल, खोटाङ परीक्षा केन्द्र राखी प्रथम चरण परीक्षामा उत्तीर्ण सम्पूर्ण परीक्षार्थीहरूको द्वितीय चरणको पूर्व निर्धारित लिखित परीक्षा कार्यक्रम कोभिड-१९ को असर र प्रभावका कारण स्थगित परीक्षाहरू मध्ये उक्त पदको परीक्षा कार्यक्रम नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड र लोक सेवा आयोगबाट स्वीकृत संक्रमणको विशेष अवस्थामा परीक्षा सञ्चालन (सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७७ को पालना गर्ने गराउने गरी निम्न मिति, समय र स्थानमा हुने गरी तोकिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ। परीक्षार्थीहरूले अनिवार्य रूपमा पालना गर्नुपर्ने विषयहरू द्रष्टव्य १ र २ मा तल उल्लेख गरिएको छ।

### परीक्षा सञ्चालन सम्बन्धी कार्यक्रम

क्र.सं.	वि.नं.	पद/सेवा/समूह/तह	विषय	परीक्षा मिति र समय
१	१०००२- १०००८/०७६-७७ (खुला तथा समावेशी)	नायव सुब्बा वा सो सरह / एकीकृत तथा संयुक्त	द्वितीय पत्र समसामयिक अध्ययन र सार्वजनिक सेवा व्यवस्थापन (सबै सेवा समूहका लागि)	२०७७।१।२६, दिनको १:०० बजेदेखि २ घण्टा ३० मिनेट
२		नायव सुब्बा वा सो सरह / न्याय / न्याय	तृतीय पत्र सेवा समूह सम्बन्धी	२०७७।१।२७, दिनको १:०० बजेदेखि २ घण्टा ३० मिनेट
३		नायव सुब्बा वा सो सरह / प्र. / सा.प्र.		२०७७।१।२८, दिनको १:०० बजेदेखि २ घण्टा ३० मिनेट
४		नायव सुब्बा वा सो सरह / प्र. / लेखा		२०७७।१।२९, दिनको १:०० बजेदेखि २ घण्टा ३० मिनेट
५		नायव सुब्बा वा सो सरह / प्र. / राजस्व		२०७७।१।०२, दिनको १:०० बजेदेखि २ घण्टा ३० मिनेट

### परीक्षा केन्द्र

क्र.सं.	रोल नं.	परीक्षा भवन
१	लोक सेवा आयोग खोटाङ कार्यालय, दिक्तेल परीक्षा केन्द्र राखी प्रथम चरण परीक्षामा उत्तीर्ण सम्पूर्ण परीक्षार्थीहरू	श्री सरस्वती मा.वि., दिक्तेल, खोटाङ

### द्रष्टव्य १

- परीक्षार्थीले अनिवार्य रूपमा आफ्नो प्रवेशपत्रको साथमा नेपाली नागरिकताको प्रमाणपत्र वा सरकारी कार्यालयबाट जारी भएको फोटो सहितको कुनै एक सक्कलै परिचयपत्र अनिवार्य रूपमा लिई १ घण्टा अगावै परीक्षा भवनमा उपस्थित हुनुपर्ने छ।
- तोकिएको परीक्षा केन्द्रबाहेक अन्य परीक्षा केन्द्रमा सहभागी गराइने छैन।
- परीक्षा भवनमा मोबाइल, अन्य इलेक्ट्रोनिक डिभाइस र व्याग (झोला) निषेध गरिएको छ।
- परीक्षामा कालो मसी भएको कलम/डटपेन मात्रै प्रयोग गर्नुपर्ने छ।
- आयोगको पूर्व सूचना विना निर्धारित कार्यक्रम अनुसारको परीक्षा स्थगित हुने छैन।
- नेपाल सरकारबाट जारी भएको स्वास्थ्य सम्बन्धी मापदण्ड अनिवार्य रूपमा पालन गर्नुपर्ने छ।



लोक सेवा आयोग  
खोटाङ कार्यालय  
दिक्तेल



द्रष्टव्य २

**संक्रमणको विशेष अवस्थामा आयोगको परीक्षा सञ्चालन (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्ड, २०७७ अनुसार परीक्षार्थीले अनिवार्य पालना गर्नुपर्ने थप विषयहरू**

- परीक्षा केन्द्रमा प्रवेश गर्नु अघि उम्मेदवार स्वयमले कम्तिमा माक्स, स्यानिटाइजर तथा आफ्नो लागि खानेपानीको अनिवार्य व्यवस्था गर्नुपर्ने छ ।
- उम्मेदवारले परीक्षा केन्द्रमा प्रवेश गर्दा र निस्कदा भिडभाड नगरीकन एकआपसमा दुई मिटरको दूरी कायम गर्नुपर्ने छ ।
- परीक्षामा खटिएका जनशक्तिले दिएको निर्देशनको पूर्ण पालना गर्नुपर्ने छ ।
- परीक्षार्थीहरू परीक्षा केन्द्रमा प्रवेश गर्दा, बाहिर निस्कँदा, शौचालय प्रयोग गर्नुपर्दा भिडभाड नगरीकन दूरी कायम गरी क्रमैसँग तोकिएको स्थानमा जानुपर्ने छ ।
- परीक्षार्थीहरू समूहमा भेला हुने, कुराकानी गर्ने गर्नु हुँदैन ।
- उत्तरपुस्तिका बुझाउँदा उत्तरपुस्तिकामा रहेको खाली स्थान काटी बुझाउनुपर्ने छ ।
- परीक्षार्थीले उत्तरपुस्तिका बुझाउँदा आफ्नो उत्तरपुस्तिका गन्ती गरी उत्तरपुस्तिका बुझाई हस्ताक्षर गरी बाहिर जानुपर्ने छ ।
- कोभिड-१९ बाट संक्रमित परीक्षार्थीहरूका लागि विशेष केन्द्रको व्यवस्था गरिने हुँदा संक्रमित परीक्षार्थीले परीक्षा मितिको एक दिन अगावै मोबाइल नम्बर ९८५२८४९२७७ र ९८४१३४१९०८ मा सम्पर्क गरी आफ्नो दर्ता नम्बर र नाम थर समेत टिपाउनुपर्ने छ ।

.....  
(भगतप्रसाद आचार्य)  
नायव सुब्बा

.....  
(जयराम नेपाल)  
शाखा अधिकृत